



मेरिङदेन गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
(सामान्य प्रशासन शाखा)

सान्थाक्रा, ताप्लेजुङ
१ नं. प्रदेश, नेपाल

प्राविधिक कर्मचारी करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना

(प्रकाशित मिति: २०७५/०५/२४)

यस गाउँपालिका वा अन्तर्गतको अन्तरिम दरबन्दी अनुसारका तपशीलको विज्ञापनमा उल्लिखित पदहरूमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक आवेदकहरूलाई दरखास्त दिन यो सूचना प्रकाशित गरिएको छ । दरखास्त फारम यस कार्यालयको website: www.meringdenmun.gov.np बाट डाउनलोड गरी वा मेरिङदेन गाउँ कार्यपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन ।

विज्ञापन नं.	पद	किसिम/समावेशी समूह	पद सङ्ख्या	लिखित परीक्षा मिति	कैफियत
मे.गा.पा./००१/०७५-७६	सब-इन्जिनियर (सिभिल)	खुल्ला	३ (तीन)	२०७५/०६/०१ दिनको १:०० बजे	
मे.गा.पा./००२/०७५-७६	सब-इन्जिनियर (सिभिल)	महिला	१ (एक)	२०७५/०६/०१ दिनको १:०० बजे	

परीक्षाको किसिम:- लिखित, प्रयोगात्मक र अन्तर्वार्ता

परीक्षा केन्द्र:- मेरिङदेन गाउँ कार्यपालिकाको कार्यालय

आवश्यक न्यूनतम योग्यता:- मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।

समकक्षता:- विदेशमा अध्ययन गरेका वा विदेशी बोर्डबाट परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरूले समकक्षताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ ।

दरखास्तको माध्यम:- ईच्छुक आवेदकले तपशीलमा उल्लेख भए बमोजिमको परीक्षा दस्तुर रकम जम्मा गरेको भौचर साथ तोकिएको मितिभित्र कार्यालयमा प्राप्त हुने गरी हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, व्यक्तिगत विवरण (Bio-Data), आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरू, नेपाली नागरिकताको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र (आवश्यक पर्नेको लागि मात्र) तथा अनुभव आदिको प्रमाणपत्रको स्वयंद्वारा प्रमाणित प्रतिलिपिहरू साथ राखी रीतपूर्वकको आवेदन फारम भरी हुलाक, यस कार्यालयको ईमेल ठेगाना meringden@gmail.com मार्फत वा स्वयम् उपस्थित भई आवेदन दिनुपर्नेछ ।



मेरिङदेन गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
(सामान्य प्रशासन शाखा)

सान्थाक्रा, ताप्लेजुङ
१ नं. प्रदेश, नेपाल

प्राविधिक कर्मचारी करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना

(प्रकाशित मिति: २०७५/०५/२४)

- उम्मेदवारको उमेर हद:-** दरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ तर महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
- दरखास्त दिने अन्तिम मिति:-** २०७४/०५/३० गते कार्यालय समय भित्र । उक्त दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट वा सो पछि कार्यालय खुलेको पहिलो दिनको कार्यालय समय भित्र ।
- दरखास्त दस्तुर:-** रु. ४००/- (अक्षरेपी चार सय रुपैयाँ) मात्र र समावेशी समूहका लागि थप रु. २०० (दुई सय रुपैयाँ) मात्र ।
- दरखास्त दस्तुर बुझाउने स्थान:-** मेरिङदेन गाउँ कार्यपालिकाको कार्यालय, सान्थाक्रा, ताप्लेजुङमा बुझाउन वा यस कार्यालयको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. ०६२०३००००००००४००१०६३ मा जम्मा गर्न सकिनेछ ।
- प्रयोगात्मक/अन्तर्वार्ता मिति :-** पछि निर्धारण भए बमोजिम हुनेछ ।
- काम गर्नुपर्ने स्थान :-** मेरिङदेन गाउँ कार्यपालिकाको कार्यालय वा अन्तर्गत
- तलब स्केल तथा सुविधा:-** नेपाल सरकारको प्रचलित नियमानुसार हुनेछ ।
- करार अवधि:-** नेपाल सरकारबाट सोही पदमा काज वा समायोजनमार्फत् अर्को व्यवस्था नभएसम्मको लागि मात्र । नेपाल सरकारबाट कर्मचारी खटिई नआएमा २०७६ साल आषाढ मसान्त सम्म ।
- प्राथमिकता:-** माथिल्लो योग्यता, न्यूनतम योग्यताको प्राप्ताङ्क/प्रतिशत, अनुभवी र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ ।
- पुनश्च:-** थप जानकारीको लागि सम्पर्क नं. ९७४२६-९१९४५ वा ९८४३७-९७४६१ मा सम्पर्क गर्न सक्नु हुनेछ । सूचनामा उल्लेख भएबाहेकका अन्य विषयमा गाउँ कार्यपालिकाको कार्यालयले निर्धारण गरे बमोजिम हुनेछ ।